

परिवर्तनको लागि क्राइम अपरेसन

CRIME OPERATION साप्ताहिक

□ वर्ष ९ □ अंक ५ २०७७ भाद्र ७ गते आईतवार Sunday 23, AUG, 2020

पानीको सही सदुपयोग
गरौं । पानी महसुल
समयमै तिरी अनावश्यक
जस्तैवालाबाट बचौं ।



नेपाल खानेपानी संस्थान शाखा
कार्यालय देवकोटा चौक
विराटनगर

□ पृष्ठ: ६, □ मूल्य रु. १०/-

कोरोना भाइरस (कोभिड-१९) को कहर सरकारको लकडाउन र निषेधाज्ञाले रोजीरोटी तै समस्या

विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को कारण देखाउँदै नेपाल सरकारले निरन्तर लकडाउन र निषेधाज्ञा जारी गरेकोले आम सर्वसाधारण नेपाली जनता घरमै बसी-बसी अहिले रोजी रोटीमै समस्या देखिन थालेको छ ।

चीनको युनानबाट डिसेम्बरमा सुरु भएका कोरोना भाइरस (कोभिड-१९) को पहिलो संक्रमण नेपालमा माघ १० गते देखिएको थियो ।

त्यसैगरी पहिलो संक्रमित भेटिएको ठिक दुई महिनापछि चैत १० गते दोस्रो संक्रमित भेटिए । फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीमा मन्त्रालयले कोरोना पुष्टि गरेको थियो ।

दोस्रो कोरोना संक्रमण पुष्टी भएपछि नेपाल सरकारले चैत ११ गते देखि देशभरी नै लकडाउन र निषेधाज्ञा थप्दै आएको छ । पहिलो संक्रमित भेटिएको ८ भित्र



विराटनगरमा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरंगल ५ गते देखि १० सम्म लगाएको निषेधाज्ञाको पहिलो दिन शनिवार सुनसान विराटनगर । फोटो : श्याम सुन्दर सुतहार

नेपालमा कोरोना संक्रमितको संख्या ह्वातै बढेर ३१ हजार १ सय १७ पुगेको छ भने मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।

शुरुमा संक्रमितको संख्या बढ्दै गएपछि हरेकको मनमा कोरोनाको

दुई त्रास थियो । मानिसहरु घरबाट बाहिर निस्कन पनि धेरै पटक सोच्ने गर्थे । देशमा आर्थिक संकटबाट जोगाउन सरकारले राजश्व संकलनको लागि अपाठ महिनामा लकडाउन हटाएपछि

सरकारको राजश्व त संकलन भयो तर संक्रमितको संख्या थपिएर सरकार बेन्ने अवस्थामा छैन ।

अहिले नेपालको ४ दर्जन जिल्लाहामा स्थानीय तहहरूले आ-बाकी अन्तिम पेजमा...

कोभिड-१९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु

विराटनगर । पदेश १ सरकारले सञ्चालन गरेको कोभिड-१९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु गरिएको छ ।

कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्नेगरी आईसियु र भेन्टिलेटर सेवा सुरु गरिएको सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रवन्ध गरिएको मन्त्री घिमिरेले जानकारी गराएका थिए ।

कोभिड उपचार केन्द्रमा १० वटा आईसीयु बेड, २ वटा फिक्स र ३ वटा पोर्टेबल सहित ५ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको

छ । आईसीयुमा हाल ३ जना व्यक्तिहरु उपचाररत रहेको छ ।

आईसीयु र भेन्टिलेटर सञ्चालन का लागि आवश्यक जनशक्ति व्यवस्थापन पहिलो दुई साताका लागि कोशी अस्पताल र कोभिड अस्पतालमा कार्यरत जनशक्तिबाट गरिएको छ । थप जनशक्ति व्यवस्थापनका लागि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम आईतवारबाट सञ्चालन गर्ने तयारी रहेको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको सञ्चालनका लागि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल, डा. डेन आचार्य, डा. रमेश गामी सम्मिलित विशेषज्ञ टिम रहेको छ ।

बाँकी अन्तिम पेजमा...

बालिका बलात्कार गर्ने प्रहरीको फन्दामा

विराटनगर । बालिकालाई बलात्कार गर्ने एक युवकलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

घटनाको विवरण अनुसार मोरंगको रतुवामाई नगरपालिका वडा नं. ७ सिजुवामा एक १४ वर्षीया बालिकालाई बलात्कार गर्ने सोही ठाउँको २० वर्षीय युवकलाई पक्राउ गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

बालिकालाई जबरजस्ती गरेको आरोपमा रतुवामाई ७ का २१ वर्षीय अभिषेक राजवंशी पक्राउ परेका हुन् । बलात्कृत युवतीको रक्त श्राव

नरोकि बहोस भएपछि आफन्तले उपचारको लागि उर्लावारी स्थित अरुनिको अस्पतालमा उपचारको लागि लगेपछि थियो । उपचारपछि बालिकाको अवस्था समान्य रहेको छ ।

उपचारका क्रममा बालिका लाई दुई पिन्ट रगतसमेत चढाउनु परेको थियो । प्रहरीले पक्राउ गरेर बलात्कारमा संलग्न राजवंशीमाथि अनुसन्धान अघि बढाएको छ । राजवंशीले यसघर्षाथि पनि बालिका माथि बलात्कार गरेको खेलेको छ । कसैलाई नभन्ने दबाव दिएका बाँकी अन्तिम पेजमा...

तीन स्थानीय तहमा निषेधाज्ञा

विराटनगर, भाद्र ६ गते । मोरंगका तीन स्थानीय तहमा जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाका कारण विराटनगर बजार क्षेत्र शुनसान देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरंग विराटनगर महानगर पालिका, रंगेली नगरपालिकाका वडा नं. ४, ५, ६ र ७, कटहरी गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५, बढीगंगा गाउँपालिकाको

१, २, ३ र ४ वडामा भाद्र १० गते सम्मको लागि शुक्रवार १२ बजे राति देखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।

लकडाउनमा केही खुकुलो देखिएपछि आज देखि लागू गरिएको निषेधाज्ञाको पहिलो दिन सडक तथा बजारमा आम सर्वसाधारणको चहलपहल तथा आम नागरिकको गतिविधिमामा कमी आई सडक सुनसान देखिएका छन् ।

संजु बाबाको म्यूजिक भिडियो

दुहवी । नयाँ मुजिक भिडियो अनलाइन थारु डान्ससिड स्टारको कन्सेप्ट डारेक्टर थारु चलचित्र क्षेत्रका सुपर स्टार 'संजु बाबा' नेपाली म्यूजिक भिडियो मार्फत नेपाली सिने जगतमा प्रवेश गर्दैछन् ।

गायक प्रमु चौधरीको 'आँखा छोपि रूनु पर्यो' बोलको गीतमा उनि सँगै माया शोर्पालाई पनि देखा सकिन्छ । कोरोना भाइरसको कारण भईरहेको लकडाउनको विसम परिस्थितिमा विहार नै सुटिडका सम्पूर्ण कामहरू सकिएको छ । अब आउने केही दिनमै गीत रिलिज हुने बताइएको छ ।

'संजु बाबा' को आफ्नै युट्यूब च्यानल मार्फत रिलिज गरिने सो गीतमा पुजा चौधरी निर्माता रहेकी छिन् भने शब्द संगित प्रमु चौधरीको रहेको छ । विटस स्टुडियो विराटनगरका सुरज श्रेष्ठले एरेन्ज गरेको यो गीतमा प्राण भन्दा प्यारी आफ्नो प्रेमकाले छोडेर जाँदा उनिसंग विताएका पलहरू सम्झीदै राएका दृश्यहरू देखा सकिन्छ ।

गीतकारले आफ्नो प्रियसीको वियोगमा तडिपरहेको पात्रको चित्रण गर्न खोजेका छन् जसमा बाँकी अन्तिम पेजमा...

SUKRATARA FURNITURE UDYOG

BIRATNAGAR

9842033365
9805391277



All types of Fabrication, Furniture, Prefab, Truss are available.

Email Id: chattdev007@gmail.com

तीजको...

गरिहरेका हुन्छन्। हाम्रो राष्ट्रमा रहेका व्रतपर्वहरूलाई गहनाका रूपमा ग्रहण गर्ने र राष्ट्रिय स्वरूप अखण्ड राख्न दिएको योगदानलाई कदर गर्दै राष्ट्रियताको परिचय अक्षुण्ण राख्न हो। यसमा विकृत छ, भनी गहिरो ज्ञानविना बोल्नु आफ्नो अध्ययनको न्यूनता प्रदर्शन गर्नु मात्र हो। हरितालिका तीज यस्तो पर्व हो, जहाँ सासू-बुहारीका, नन्द-आमाजूका, आमा-छोरीका बह, वेदना एक ठाउँ भेला भएर समूहगतमा गाड्ने गरिन्छ। त्यसबाट यो पर्वलाई एउटा उन्मुक्त पर्वका रूपमा पनि लिनु सकिन्छ। यस तीज पर्वको धार्मिक विधि पूर्ण गरेपछि एक ठाउँ जम्मा भएर विदीबहिनीका वीचमा आआफना कथाव्यथा वाद्यवादन र दोहोरी गीत आदिका माध्यमबाट व्यक्त हुन्छन्। जसले गर्दा उनीहरूमा स्वतन्त्रताको अनुभव सतहदेखि भएको महसुस गरी सन्तोष प्राप्त गर्छन्। यसैगरी व्रतको माध्यमबाट अभीष्ट सिद्धिका लागि एक दिन शक्तिअनुसारको उपवास बस्दै भगवती उमा र भगवान महेश्वरमा समर्पण गरी यो लोक र परलोकमा पनि प्रत्येक ब्रतालुले आफूलाई धन्य बनाउनु नै हरितालिका व्रतको प्रमुख उद्देश्य रहेको पाइन्छ।

व्रतको माध्यमबाट अभीष्ट सिद्धिका लागि एक दिन शक्तिअनुसारको उपवास बस्दै भगवती उमा र भगवान महेश्वरमा समर्पण गरी यो लोक र परलोकमा पनि प्रत्येक ब्रतालुले आफूलाई धन्य बनाउनु नै हरितालिका व्रतको प्रमुख उद्देश्य हो।

कोरोना...

आफ्नो जिल्लामा निर्णय गरी लकडाउन र निषेधाज्ञा जारी गरेको छ। जसले गर्दा देश भरीका उद्योग, कलकाखाना, दैनिक ज्यालादारी काम, यातायात सबै ठप्प परेकोले आम नागरिकको दैनिक जीवन आपनमा समेत समस्या परेको छ। रोजी नै बन्द भएपछि रोटी कहाँबाट आउँछ? प्रश्न गर्दै नेपाल सरकारले ६ महिना देखि निरन्तर लकडाउन र निषेधाज्ञा गर्दै आएको छ। सामान्य ज्यालादारी गरी घर व्यवहार चलाउनेहरूको दैनिकी जीवन संकटमा परिसको छ। सरकारले एक पटक १० किलो चाम राहत वितरण गरेका थियो। त्यसपश्चात आम सर्व-साधारण दैनिकी जीवन कसरी जल्दै छ, कुनै पनि जनप्रतिनिधि खोजीन गरीका छैन भन्दै विराटनगर निवासी पुनम कर्णले दुखेसो पोखे।

कोरोना संक्रमणको रोकथामका लागि लकडाउन एकमात्र विकल्प भएपनि नेपाल जस्तो विकाससन्मुख मुलुकमा दैनिक कमाएर खानेको संख्या धेरै भएकोले लकडाउनको विकल्प सोच्नु पर्ने अवस्था आएको र सामाजिक दुरी कायम गर्दै दैनिक काम गर्ने वातावरण सिर्जना गर्नु पर्ने दैनिक ज्याला मजदुरी गर्ने वातावरण बनाउनु पर्ने जहदा गाउँपालिकाको आमोद मण्डलको भनाई छ।

अध्याधुनिक...

कार्यान्वयन इकाईको म्याद एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ। कोभिड-१९ संक्रमितको उपचारका विषयमा संघीय, प्रदेश र स्थानीय सरकारको काम कारवाहीको

अनौपचारिक समीक्षा पनि भएको थियो। बैठकबारे जानकारी दिँदै काकीले बढ्दो संक्रमण दरलाई रोक्न र उपचारका लागि सामाजिक विकास मन्त्रालयको अग्रवादीमा आइसोलेसन वार्ड निर्माण गर्नेतर्फ सरकार केन्द्रित भइरहेको जानकारी गराउनु भयो।

कोभिड-१९...

अस्पतालको व्यवस्थापनका लागि मन्त्रालयका सचिव गोविन्दबहादुर काकी, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेत र जनस्वास्थ्य अधिकृत एपीलो भगत समिलित व्यवस्थापन टिम रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। कोभिड-१९ उपचार केन्द्र २०७६ चैतबाट संचालनमा ल्याएको थियो भने २०७७ वैशाख ५ गतेदेखि कोरोना संक्रमितलाई भर्ना गरी उपचार शुरू गरिएको थियो।

बालिका...

कारण बालिकाले घटना परिवारमा भन्नु सकेका थिएन। बालिका सँग सहमतिमै शारीरिक सम्पर्क भए पनि कानुनले बलात्कार मानेको छ। राजबंशी विरुद्ध जबरजस्ती करणी मुद्दामा शुक्रवार जिल्ला अदालत मोरङले म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यलय सिजुवाका प्रहरी नायब निरीक्षक मोती कटुवालले जानकारी दिनुभयो।

संजुबाबाको...

'सञ्जु बाबा' ले आफ्नो बेजोड प्रस्तुती दिएका छन्। यसअघि पनि उनले ओड डल्लो बोलको नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।

कोरोना माहामारीकै बीचमै लोकपर्व 'चौरचन'सम्पन्न



कोरोना भाइरस (कोभिड-१९) महामारीकै सन्नासकै बीच आइज तराई मधेशमे चौरचन पवनी सम्पन्न भेल है। चौरचन पवनीमे खास कैरके चन्द्रमाके पूजा आराधना कैरके मनावै वला पवनी चौरचन तराई मधेश क्षेत्रके लोकपर्व है। कोरोना भाइरके कारण बहुतो मधेशके बहुतो जिल्लामे भदो १० गते तक स्थानीय सरकार सब निषेधाज्ञा जारी करल है। जेकर कारण अपन अपन घरे परिवारमे परमपराके विधी-विधान अनुसार चौरचन पवनी मनाव है। भारत-नेपाल सिमा क्षेत्रसे जुडल दोनो देशके जिल्ला सबके वासीन्दा सब चौरचन पवनी मनाव है। हिन्दु धर्म मनबेवला समुदायके

विभिन्न जायत-जाति सब विशेष महत्वके साथ चौरचन पवनी कर है। चौरचनके दिन महिला सब चन्द्रमाके देखाक समापन करके परम्परा है। वहे स्थानमे पाँच आदमीके वेगाके खुवाके बचल भ्कूठ सब वहे स्थानमे माइटेके तरमे गाडल जाय है। शास्त्रीय मान्यताके अनुसार भदौ शुक्लपक्षके चौथी तिथी चन्द्र दर्शन से परिवारमे लगन दोष मेटावैके प्रचलन चलते आईल जानकार सब बताव है। तराई मधेशमे भक्तिभावके साथ मनावल जायवाला पर्व चौरचन, चौथीचन, चौरचण्ट र चौथी चन्द्र सेठी कहल जाय है। ऐय बेरके चौरचन पवन कोरोना भाइरस के करण उल्लासमे नै देखल जाय है।

गोबर से लिपके बनाइल आगनमे दिप जलाके उपवास रहन महिला फलफूल, मिष्टान परिकार सब चन्द्रमाके देखाक समापन करके परम्परा है। वहे स्थानमे पाँच आदमीके वेगाके खुवाके बचल भ्कूठ सब वहे स्थानमे माइटेके तरमे गाडल जाय है। शास्त्रीय मान्यताके अनुसार भदौ शुक्लपक्षके चौथी तिथी चन्द्र दर्शन से परिवारमे लगन दोष मेटावैके प्रचलन चलते आईल जानकार सब बताव है। तराई मधेशमे भक्तिभावके साथ मनावल जायवाला पर्व चौरचन, चौथीचन, चौरचण्ट र चौथी चन्द्र सेठी कहल जाय है। ऐय बेरके चौरचन पवन कोरोना भाइरस के करण उल्लासमे नै देखल जाय है।

कोभिड -१९ र बन्दाबन्दीका कारण बढ्दो आत्महत्या न्यूनिकरणका लागि निम्नानुसार गरौं ।

- आर्थिक असमानता, सामाजिक एवं सांस्कृतिक देखावटीपन, नकारात्मक अभ्यास एवं चलायमान, मनोवृत्तिलाई कडाईका साथ निरुत्साहित गरौं ।
- आदर्शपूर्ण नैतिक शिक्षा तथा उच्च परिवारिक मूल्य मान्यता, दया, आदर र आत्मसम्मानको भाव प्रदान गर्ने प्रकृतिको चेतना अभिवृद्धि गरौं ।
- उच्चाभिलाषी हुने ज्ञानभन्दा जीवनमा आइपर्ने हरेक विषम परिस्थितिको सामना गर्न सके खुवी र मानसिकताको विकास गरौं ।

नेपाल सरकार
सन्चार तथा सूचना प्रविधि मन्त्रालय
सूचना तथा प्रसारण विभाग

न गुणस्तर मा सम्भोता
न तौल नै घटवढ
सधैँ कै ह. १५ मा
७५ ग्राम रमपम

अस्पतालकै जगतमा एक मात्र सुरक्षा अस्पताल

सुरक्षा अस्पताल प्रा.लि.सबैको सहयोगले रवी रोग तथा प्रसुती सेवा पाटी चर्च पुरा गरेर छैती वर्षमा प्रवेश गरेको र नवजात शिशुकी उपचार क्षेत्रो वर्षमा प्रवेश गर्नुका साथै हाल ढाड तथा नाश रोग, **painless** प्रसुती सेवा, **Emergency** सेवा नया ६व अघ्याधिक भरपर्दो (ICU/MICU,NICU) तथा जेनरल वार्डमा विभिन्न प्रतिविधिरु सहितको सुविधा सत्पन्न सेवा संचालन भएको सबै सेवा ग्राहीहरूमा जानकारी गराउँदछौं ।

हाम्रो सेवाहरू :-

- ★ स्त्री रोग तथा प्रसुती सम्बन्धी सम्पूर्ण सेवाहरू
- ★ रोग सम्बन्धी (PICU,NICU With Ventilator) सेवा
- ★ जनरल फिजिसियन सेवा
- ★ जनरल सर्जरी तथा हाडजोडनी तथा रोग सम्बन्धी सम्पूर्ण सेवा
- ★ Minor & Major surgery सेवा
- ★ Laparoscopic surgery (दुर्वीन द्वारा अप्रेशन) सेवा
- ★ इन्टरभेसनल स्पाइन एण्ड क्रोनिक पेन म्यानेजमेन्ट
- ★ 24 Hours Emergency सेवा
- ★ विशेष डाक्टरहरू द्वारा ओ.पि.डी. सेवा
- ★ २४ घण्टा ल्याब सेवा, एम्बुलेन्स सेवा र फार्मसी सेवा
- ★ इनफर्टिलिटी क्लिनिक सेवा
- ★ X-Ray, ECG,ECHO,USG,HSG,Cystoscopy

सुरक्षा अस्पताल प्रा.लि.
वीरेन्द्र सभागृह अगाडी
सम्पर्क नं. ०२१-५३६९४१

क्राइम अपरेशन
CRIME OPERATION


प्रबन्ध निर्देशक : हिरालाल साह ९८४२२०५८१६ सम्पादक/प्रकाशक:श्याम सुन्दर सुतिहार ९८४२०७९४२,९८०७३२२९३ कार्यालय विराटनगर-११ कम्प्युटर लेआउट:विजय कृ.मण्डल मुद्रक:बाबा प्रिण्टर्स अफसेट प्रेस, विराटनगर-७ इमेल:crimeoprations@gmail.com

जानिए लंबोदर (विनायक) श्री गणेश की अद्भुत महिमा

विश्व हिन्दू धर्म और संस्कृति को मानने वाले प्रत्येक व्यक्ति के मानस में यह रच बस गया है कि कोई भी कार्य प्रारम्भ करने से पूर्व मूँह से निकल ही जाता है कि "आइए श्रीगणेश किया जाए"। शिवपार्वती के इस पुत्र की क्या महानता है कि उन्हें आद्यपूजनीय माना जाता है, इस पर विचार किया जाए। श्र पौराणिक कथा है कि मातापिता के परम भक्त श्रीगणेश को एक बार सभी देवगण अपने बाहनों के शक्ति परीक्षण के लिए एकत्र हुए परन्तु गणेशजी असमजस में थे क्योंकि परीक्षा इस बात की थी कि सम्पूर्ण ब्रह्माण्ड की परिक्रमा सर्वप्रथम कौन पूरी करेगा? छोटे से मूषक के साथ यह कैसे संभव होगा? दौड़ आरंभ होते ही अति बुद्धिमान गणेशजी ने मातापिता, शिवपार्वती जी को प्रणाम कर उन्हीं की प्रदक्षिणा की और स्थानों में प्रथम आया।

उन्होंने इसके पीछे तर्क यह दिया कि मातापिता मूर्तिमान ब्रह्माण्ड है तथा उनमें ही सभी तीर्थों का वास है। साथ ही यदि वे मातापिता स्वयं त्रिपुरारी शिवजी तथा मातापार्वती हों तो कहना ही क्या है सम्पूर्ण देव मंडल उनके इस उत्तर पर साधु साधु कह उठा तथा उन्हें अपने मातापिता से सभी पूजाओं/विधा/विधानों में आद्य पूजन होने का वरदान मिला। यह उनके बुद्धि कौशल के आधार पर अर्जित वरदान था।

स्पष्ट है कि श्रीगणेश की पूजा से आरम्भ की गई विधि में कोई वाधा नहीं आती क्योंकि वे अपने



बुद्धिचातुर्य से प्रत्येक वाधा का शमन कर देते हैं। श्रीगणेश की स्थापना कार्य विधि के सफल होने की निश्चित गारंटी बन जाती है। इस कथा से न केवल गणेशजी के बुद्धि कौशल का परिचय मिलता है, बल्कि उनकी अनन्य मातृपितृ भक्ति का भी प्रमाण मिलता है। श्रीगणेश के माहात्म्य को दर्शाने वाली अनेक पौराणिक कथाएँ वैदिक साहित्य में उपलब्ध हैं। महर्षि वेदव्यास को जब "महाभारत" की कथा को लिपिबद्ध करने का विचार आया

तो आदि देव ब्रह्मजी ने परम विद्वान श्रीगणेश के नाम का प्रस्ताव रखा। इस पर उनके द्वारा यह शर्त रखी गई कि वे कथा तब लिखेंगे, जब लेखन के समय उनकी लेखनी को विराम न करना पड़े। स्वस्य पूर्व परम्परागत पद्धति से कठस्थ किया जाता था परन्तु "जय संहिता" जो "महाभारत" कहलाई, प्रथम लिपिबद्ध कथा है अतः स्पष्ट है कि आर्य साहित्य में लेखन की

परम्परा के प्रारम्भकर्ता पार्वतीपुत्र ही हैं। इसी प्रकार यह भी मान्यता है कि भाद्रपद मास के, शुक्ल पक्ष के, चंद्रमा के दर्शन करने वाले पर चोरी का कलंक लगता है। श्रीकृष्ण भी इससे प्रभावित हुए, ऐसा लोकमत में प्रचलित है परन्तु यदि वृष्टिवश ऐसा हो जाए तो उसका निदान भी विष्णेश्वर के पास ही कहते हैं कि श्रीगणेश का वारह नामों से पूजन करने से इस कलंक से रक्षा हो जाती है।

सैनिक 'कू' पछि राष्ट्रपतिकी राजीनामा संसद र सरकार भंग

विश्व/मालीमा सैनिक 'कू' भएपछि राष्ट्रपति इब्राहिम बुबाकारले टेलिभिजन मा सम्बोधन गर्दै पदबाट राजीनामाको घोषण गर्दै संसद र सरकार भंग गरेको छ।

सम्बोधनको क्रममा राष्ट्रपति बुबाकारले भनेका थिए, 'म मेरो शासनकालमा रक्तपात होस् भन्ने चाहँदैन। यदि आज हाम्रो सशस्त्र बलका केही व्यक्ति मेरो शासन अन्त्य गर्न चाहन्छन् भने मर्सग अरु विकल्प के हुन्छ?'

टेलिभिजनमाफर्त सम्बोधन गरेको केही घण्टामै सेनाले राष्ट्रपति बुबाकार र प्रधानमन्त्री बोबु सिसेलाई हिरासतमा लिएको थियो।

सेनाको यस विद्रोहको सुरुवात मालीको राजधानी वामाको नजिक



एक सैनिक क्याम्पमा गोली चलेको आवाजसँगै सुरु भएको वताइएको छ।

वामाकोभन्दा १५ किलोमिटर टाढा रहेको सैनिक क्याम्पमा

असन्तुष्ट जुनियर अफिसरहरूले कमाण्डरहरूलाई हिरासतमा लिएका थिए।

त्यसपछि उनीहरूले सैनिक क्याम्प कब्जा गरेका थिए। त्यसपछि युवा जमातले शहरका सरकारका भवनहरूमा आगजनी गरेका थिए। साथै राष्ट्रपतिको राजीनामा माग गर्दै उनीहरूले विरोध प्रदर्शन पनि गरे।

मालीका सैनिकहरूमा जिहादी चरमपन्थीहरूसँग चल्दै आएको संघर्ष र आत्मो तलब सुविधालाई लिएर लामो समयदेखि असन्तुष्टि छ।

राष्ट्रपति बुबाकारले सन् २०१८ मा लगातार दोस्रो पटक चुनाव जितेका थिए। तर उनको शासनकालमा भ्रष्टाचार र साम्प्रदायिक हिंसा बढेको भन्दै आलोचित बन्थे। यही कारण मालीमा केही महिनायता विरोध प्रदर्शन चर्किए गएको थियो।

त्यसपछि रुहीवादी इमाम महमूद डिकोको नेतृत्वमा एक नयाँ विपक्षी गठबन्धनको उदय भएको छ। यो गठबन्धनले नयाँ सुधार र मिलीजुली सरकारको माग गर्दै आएको छ।

छोरा छोरी ठुलै बराबरी त्यसैले ठुलैवाइ विद्यालय पठाओ।

अध्यक्ष माथि खुकुरी प्रहार गर्ने आरोपी पूर्वदाको लागि युनामा

विराटनगर। प्रदेश नं. १ को मोरंग जिल्लाको केरावरी गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीलाई कार्यालय मै खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा पक्राउ परेका आरोपी पुर्णक्षको लागि जेल चलान भएको छ।

खुकुरी प्रहार गर्ने सोही गाउँपालिका भाले भनेर चिनिने भवन

ठकुरीलाई जिल्ला अदालत मोरङले पुर्णक्षको लागि युनामा राख्न आदेश दिएको छ।

गाउँपालिकाले लगाउने पटक गरेको ठेक्का नपाएको भन्दै ठकुरीले अध्यक्ष कार्कीमाथि साउन २ गते गाउँपालिकाको उपाध्यक्ष शान्तकुमारी लिम्बु भुजेलको कार्यकक्षमै चक्कुरी खुकुरी प्रहार गरी घाइते बनाएका थिए।

निर्वाचन आयोगमा एक सय बत्तीस नं. मा नेकपा युमाले

विराटनगर। निर्वाचन आयोगको दर्ता नं. १३२ मा नेकपा एमाले पार्टी दर्ता भएको छ।

निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ। सो पार्टी दर्ताका लागि असार १२ गते निर्वाचन आयोगमा आवेदन दर्ता गराएको थियो।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भएको छ। नेकपा एमालेको नाममा दल

दर्ताको निवेदन पदा नेपाल कम्युनिष्ट पार्टी भित्र हलचल नै उत्पन्न भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीकै इशाराका दल दर्ताको प्रयास भएको आरोप प्रचण्डसहितका केही नेताहरूले आरोप लगाएका थिए। निवेदन परेको भण्डै दुई महिनापछि आयोगले दल दर्ता भएको छ। नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिपकुमार उपाध्याय रहेका छन्।

भारत-नेपाल सामाजिक सांस्कृतिक मंचद्वारा शोक प्रकट

विराटनगर। राष्ट्रकवि माधव घिमिरेको स्वर्गारोहण प्रति भारत नेपाल सामाजिक सांस्कृतिक मंचले शोक प्रकट गरेको छ।

मंचका अध्यक्ष राजेश कुमार शर्मा, सचिव निर्मला देवी तथा सीमांचल मैत्री संवाद समूह का सहसंयोजक गंगा प्रसाद यादव ले संयुक्त रूपमा शोक वक्तव्यजारी गर्दै भनेको छ महाकवि लक्ष्मी प्रसाद देवकोटा पछिका सर्वाधिक जनप्रिय स्रष्टा राष्ट्रकवि माधव घिमिरेको मंगलवार उहाँकै निवासमा स्वर्गारोहण भएको समाचारले स्तब्ध भएको वक्तव्यमा उल्लेख छ। साथै नेपाली समाजले साहित्यको

युगपुरुष गुमाएको, नेपाल र नेपालीले साहित्य क्षेत्रको युव तारा अस्ताएको पीडा बोध बोध भएको छ। हाम्रो लागि अर्घुपूर्ण क्षति भएको छ। जसको भरपराई सायद आउने सयकडौं-हजारौं वर्षसम्म असम्भव होला।

घिमिरेले सयकडौं-हजारौं कृतिहरू, लेख-रचना, अनुवादहरू, पुस्तकहरूका रचनाकार, प्रकाशक, लेखक एवं सयकडौं मान, पदवी, विभूषण, सम्मानले विभूषित श्रद्धय राष्ट्रकवि माधव घिमिरे ज्युनाई सत सत नमन एवं आश्रुपूरित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं शोक वक्तव्यमा उल्लेख छ।

हनुमान मन्दिरको पूजारीलाई गोली हानेर हत्या

रौतहट, भाद्र ४ गते। प्रदेश नं. २ को रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा रहेको हनुमान मन्दिरका एक पुजारीलाई गोली हानेर हत्या भएको छ।

घटनाको विवरण अनुसार बुधवार जेलुकी नियमित पूजा-पाठ सकेर खाना खान बसेका पुजारी श्रीराम साहलाई अज्ञात समूहले नाजकै बाट

ककन्चटमा गोली हानेका थिए।

माधवनारायण नगरपालिका वडा नं. २ खैरहियाको मन्दिरमा पूजा-पाठ गर्दै आएका पुजारी साहको बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको सो घटना बारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले बताए।

स्वार्थक्ष कपडाको मास्क लगाउने तरिका

<p>१. मिथिली कर्सीमा २० सेकेन्ड अनुन-पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने।</p>	<p>२. मास्क ट्याङ्गिपको धु कि धुन वा सफा धु कि धुन गर्ने।</p>	<p>३. मास्क लगाउँदा जेरीसग सम्पर्क अनुन-पानीमा रक्न मिल्ने गरी लगाउने।</p>
<p>४. मास्क सुख र टुट्टी धुकिने गरी लगाउने।</p>	<p>५. सकार मास्कलाई हातले छुनुने।</p>	<p>६. जेरी मास्क सम्पर्क मास्क छुनुनुने।</p>
<p>७. कपडाको मास्कलाई फोरे प्रयोग गर्न मिल्ने। फुकाएको मास्क सफा र सुक्या हुनेगरी राख्ने।</p>	<p>८. मास्क फुकाएपछि साबुन-पानीले मिथिली कर्सीमा २० सेकेन्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने।</p>	<p>९. प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन-पानीले धुने र छाड्न सुकाउने।</p>

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

संयुक्त परिवारको उत्तम रोजाइ
सो प्रयोग गर्नुहोस्...

CELLO
Fully Refined Sunflower Oil

सोला

Cholesterol Free

Manufactured by BAGMATI OIL INDUSTRIES
Kathari - 8, Morang, Nepal